

# जस्ता तार प्रयोग गरी घर बनाउँदा लाग्ने लागत तथा निर्माण सामाग्री विश्लेषण

## लागत विश्लेषण

| विवरण                   | कुर्सी सतह<br>(प्लिन्थ) सम्म | कुर्सी सतह (प्लिन्थ)<br>देखि छानाको सतहसम्म | छाना     | जम्मा    |
|-------------------------|------------------------------|---|----------|----------|
| निर्माण सामाग्रीको लागत | ३६,०००                       | २,३७,०००                                    | १,६६,००० | ४,३९,००० |
| निर्माणकर्मीको ज्याला   | ५०,०००                       | १,२९,०००                                    | ३१,८००   | २,२१,००० |
| जम्मा लागत              | ८६,४००                       | ३,७६,०००                                    | १,९७,००० | ६,६०,२०० |
| सरकारी अनुदान           | ५०,०००                       | १,५०,०००                                    | १,००,००० | ३,००,००० |
| घरधनीको योगदान          | ३६,४००                       | २,२६,०००                                    | ९७,८००   | ३,६०,२०० |

## निर्माण सामाग्री विवरण

| सामाग्री                  | कुर्सी सतह (प्लिन्थ) सम्म | कुर्सी सतह (प्लिन्थ) देखि<br>छानाको सतहसम्म | छाना |
|---------------------------|---------------------------|---|------|
| दुङ्गा (टिप*)             | ४.८                       | १२.२  | -    |
| माटो (टिप)                | ३.७                       | १०  | -    |
| काठ (क्यूबिक)**           | -                         | ३९.५६                                       | ०.३  |
| जस्ता तार (केजी)          | ३५                        | ५५  | -    |
| वेल्डेड वायर मेस (हात***) | -                         | २१९   | -    |
| जस्तापाता (बांडल)         | -                         | -   | ३.५० |

\* १ टिप = १०५.९६ घन फिट, \*\*क्यूबिक = घन फिट, \*\*\*१ हात = १ फिट ६ इंच

नोट : नेरु. ६,६०,००० रुपैयामा करिब ३१५ वर्गफिटको घर बनाउन सकिन्छ (निर्माण लागत=२१०० नेरु प्रति वर्गफिट)। यदि घरधनीका परिवार निर्माण कार्यमा संलग्न भए भने र पुराना सामाग्रीको पुनः प्रयोग गरियो भने निर्माण लागत घट्नेछ। यदि घरधनीका परिवार अदक्ष कामदार (ज्यामी) को रूपमा निर्माण कार्यमा संलग्न भए भने, र २५% पुराना सामाग्री प्रयोग गरियो भने निर्माण लागत नेरु २,९०,००० सम्म घट्नेछ। निर्माणकर्मीको ज्याला र निर्माण सामाग्रीको मूल्य गोरखा जिल्लाको हो। यो रेट ठाउँ अनुसार फरक फरक हुन सक्नेछ। यो इस्टिमेटले आधार प्रदान गर्दछ।

**NCPDP/CEDAP**  
103 Antariksh Building, Panjarapoli Cross-roads, Vikram Sarabhai Marg, Ahmedabad GUJ 380 015, INDIA  
E-mail : mitigation@ncpdpinia.org

**United Nations Development Programme (UNDP)**  
UN House, KSK building, 3rd floor, Lagankhel, Lalitpur  
POB 107, Kathmandu, Nepal  
Phone No: +977 1 5523200  
Website: www.undp.org



**Center of Resilient Development (CoRD)**  
Basundhara, Kathmandu.  
PO Box: 1681, Kathmandu, Nepal  
Phone No: + 977 1 4387023  
Email: info@cordvia.org

## नयाँ भवनलाई सम्भावित क्षतिबाट कसरी बचाउने ?



वारपार दुङ्गा प्रयोग नभाइने आम प्रचलनले गरोको एक पत्र वा तह तस्वीरमा देखाईएरै भक्तन सक्छ। यसो नहोस् भन्नाका लागी गारोमा वारपार दुङ्गाको उचित प्रयोग गर्नुपर्छ।

**भूकम्पको धक्काले भवन हल्लिदा दुङ्गे गारो गल्यामिगुरुम्म नलडोस् भन्नाका लागी गारोमा ठाडो बन्धनहरु राखिनुपर्छ।**

## नकुँदिएका दुङ्गा प्रयोग गरी गारो लगाउँदा ध्यान दिनुपर्ने कुराहरु





०१ गोलाकार या डल्ला दुङ्गाहरु कहिल्यै प्रयोग नगरै। यस्ता दुङ्गा प्रयोग गरी बनाईएको गारो सानो धक्काले पनि क्षतिग्रस्त हुनसक्छ। यस्ता दुङ्गालाई फुटाएर चेटा, सर्नक्क परेका दुङ्गा बनाउनुपर्छ।

०२ चेटा या लाम्चा दुङ्गा पहाडी क्षेत्रमा सजिले पाईन्छन्। यस्ता दुङ्गाको प्रयोग गर्नु उचित हुन्छ।

०३ गारोको चौडाई १४ इंचमन्दा कम हुनु हुँदैन।

०४ तस्वीरमा देखाईएरै लामालामा वारपार दुङ्गा (कैची मार्ने दुङ्गा) को प्रयोग गर्नुपर्छ। यसले गारोको एक पत्र भत्कनबाट जोगाउँछ।

०५ दुईवटा कैची मार्ने दुङ्गाको फरक तस्रोतिर ४ फुट र ठाडातिर २ फुट भन्दा बढी हुनु हुँदैन। ठाडो जोर्नाहरु एउट ठाडो रेखामा नपर्ने गरी जोर्नी छलेर लगाउनु पर्छ।



०६ चार सुरमा राखिने सुर बाटे दुङ्गाहरु गारोको माटाइभन्दा लागो हुनुपर्छ।

०७ गारो लगाउने काम एकैदिनमा सकिदैन। त्यस्तो अवस्थामा खुडकिला बनाई छोड्नुपर्छ।

०८ तल र माथीको दुङ्गाहरु एक आपसमा टम्प मिले गरी गारो लगाउनुपर्छ।


०९ गारोको चर या गुभोमा माटो भर्नु हुँदैन। ठिकका साना दुङ्गामा माटोको मसला मिलाएर खादिलो गरी भर्नुपर्छ।

# सुरक्षित घर

## भूकम्प प्रभावित क्षेत्रका लागी सुरक्षित निर्माण प्रविधि

### दुङ्गे गारोलाई जस्ता तारले बाधेर बनाईने भूकम्प प्रतिरोधी घर

दुङ्गाको गारोमा ठाउँठाउँमा जस्ता तारको विभिन्न बन्धनहरु राखेर सस्तोमा भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ। रड, सिमेन्ट, बालुवा र गिटीको जोहो गरेर घर बनाउनु न त सजिलो छ न त सस्तो नै। जस्ता तार प्रयोग गरी घर बनाउने प्रविधि असाध्य सरल छ। यो तार महंगो पनि छैन। स्थानीय निर्माणकर्मीले यो प्रविधिबाटे छोटो तालीमबाटै प्रशस्त ज्ञान हासिल गर्न सक्छन्। नकुँदिएका दुङ्गा र माटोको मसला प्रयोग गरी साढे दुई तलासम्मको घर बनाउन यो प्रविधि उपयोगी हुन्छ। यसरी घर बनाउँदा गारोको भित्रि र बाहिरी दुबै सतहमा चित्रमा देखाईएरै ४ मिलिमिटरको जस्ता तारलाई ठाडो पारेर गारोसंग बाधिन्छ। तेर्सा बन्धनको रूपमा वेल्डेड वायर मेसलाई विभिन्न तरिकाले प्रयोग गरिन्छ। यो प्रविधि एउटा सानो उदाहरणबाट बुझौ। सर्वप्रथम ससाना ५-६ वटा दुङ्गालाई एकमाथी अर्को गरी खप्टाएर राखौ। अब थोरै धक्का दिअौ। सबै दुङ्गा धक्का खप्न नसकेर तुरन्तै खस्छन्। अब ती दुङ्गालाई पहिलेजस्तै खप्टाएर धागोले बाधौ। अब बेस्सरी धक्का दिदा पनि ती दुङ्गा खस्दैनन्। जस्ता तार र कुखुरे जालीका विभिन्न बन्धनले पनि भूकम्पको धक्का आएको बेलामा गारोलाई सजिलै लड्न दिन्दैनन्।



दुङ्गालाई धागोले राम्री बाध्या सस्यानो धक्काले दुङ्गाहरु खरदैनन्।

भूकम्प प्रतिरोधी भवन निर्माण गर्नको निम्ती उपयुक्त निर्माण प्रविधिको साथै राम्रो गारो निर्माण गर्ने आधारभूत तरिका अपनाउनु पर्छ। साढे दुई तलासम्मको घर निर्माणको लागी यो प्रविधि उपयुक्त हुन्छ।

तपाईं आफै मनमनै प्रश्न गर्नुस् त, यसपालीको भुइँचालोमा बेस्सरी क्षतिग्रस्त भएका घर कस्ता थिए? भूकम्प प्रतिरोधी प्रविधिलाई ख्याल गरेर बनाईएका थिए ती घरहरु? पक्कै थिएनन्। बैशाख १२ अधि भूकम्प प्रतिरोधी भवन निर्माण प्रविधिबाटेको आम चासो र चिन्ता असाध्यै कम थियो। जस्ता तार प्रयोग गरी भूकम्प प्रतिरोधी भवन बनाउने प्रविधि असाध्यै सरल र सुलभ छ। रड, सिमेन्ट, बालुवा र गिटीको जोहो गरेर घर बनाउनु न त सजिलो छ न त सस्तो नै। यो प्रविधि प्रयोग गर्दा पानी पनि असाध्यै कम लाग्छ। निर्माण प्रविधि असाध्यै सरल भएकोले स्थानीय निर्माणकर्मीले यो प्रविधिबाटे छोटो तालीमबाटै प्रशस्त ज्ञान हासिल गर्न सक्छन्। र, सजिलै भूकम्प प्रतिरोधी भवन निर्माण गर्न सक्षम हुन्छन्।



चुली गारोमा क्षति नहोस् भन्नाका लागी चुली गारोमा काठ या जस्तापाता प्रयोग गरी हलुको पार्नुपर्छ।



**०१** जग खन्ने।



**०७** घण्टीमा मिल्ने गरी ढोकाको चौकोस जडान। चौकोसमा होलफास्ट पनि राखिएको।



**१३** काठको तलो छापेपछि बुइँगलको लागी गारो लगाईयो। वाल प्लेट जडान गरियो। र, बेल्ड वायर मेस पनि राखियो।



**०२** भवन संहिता अनुसार माटोको मसला प्रयोग गरी दुङ्गाको जग राख्ने।



**०५** भयालको तल (सिल) र भयाल तथा ढोकाको मांथी (लिन्टल) तहमा वेल्ड वायर मेस बिछ्याईएको। कुना बलियो पार्न तस्वीरमा देखोईएभ्यू कुना बन्धन पनि राखिएको।



**१४** गारोको भित्र र बाहिरपट्टि जस्ता तारलाई बुइँगलमुनि बिछ्याईएको वाल प्लेटसम्म पुऱ्याउने। ठूलठूला किला ठोकेर राम्ररी अडकाउने।



**०३** गारो जमिन सतहमा आईसकेपछि प्लाष्टिकले छोपिएको जस्ता तारको 'क्रस लिंक' राख्ने। यो ढोका र भयाल पर्न ठाउँको दुबैतिर राख्ने। गारोको भित्रपट्टी ३ इच्च छोडेर राख्ने।



**०९** भयाल र ढोकामाथी काठको बन्धन। बन्धनको थोरै भाग गारोमा अडयाईएको। योमाथी वेल्ड वायर मेस बिछ्याईएको।



**१५** प्रत्येक १८ ईञ्चको फरकमा ४. मिलिमिटर व्यासको जस्ता तारलाई क्रस लिंकमा राम्ररी जोड्ने। यो काम गारोको भित्र र बाहिर दुबैतप्त गर्नुपर्छ।



**०४** जमिन सतहमा ओस निरोधक पट्टी राख्ने। त्रिपाल, बोरा, प्लाष्टिक प्रयोग गर्न सकिन्छ।



**१०** काठको दलिन र थाम जडान गरिएको। साथै वाल प्लेट पनि राखिएको।



**१६** २ मिलिमिटर व्यासको तार सस्याना कोठा हुनेगरी वारपार पारेर बाध्ने। यो काम बुइँगलको भागमा तथा लिन्थ र सिलको बिचमा गर्नुपर्छ।



**०५** कुर्सी तह बन्धन (प्लिन्थ लेवल व्याण्ड) का लागी १४ गेजको वेल्ड वायर मेस।



**११** वाल प्लेटसंग जोडिएका काठका धरनहरू। यिनलाई पनि जालीले बाँध्ने।



**१७** जस्ता राखेर छाना छाउने काम गरिंदै।



**०६** कुर्सी सतहमा वेल्ड वायर मेस बिछ्याईएको। तस्वीरमा देखोईएभ्यू दायाँतिर घण्टीको सहायताले क्रस लिंक राखिएको।



**१२** बुइँगलमा छापिएका धरनलाई विकर्ण बन्धनले बाधिएको।



**१८** चुली गारोलाई प्लेन पाता ठोकेर हलुका पारिएको।